

आफ्नो बच्चाको शिक्षामा साझेदारी

नेपाली

आफ्नो बच्चाको शिक्षामा क्रियाशील साझेदार भएर, तपाईंले आफ्नो बच्चालाई स्कूल र जीवनका लागि तयार हुन मद्दत गर्नुहुनेछ। हामी तपाईंले घरमा आफ्नो बच्चासँग आफ्नो मूल भाषामा बोल्नु र पढ्नुहुन्छ भन्ने अपेक्षा गर्दछौं। घरमा आफ्नो मूल भाषा बोल्नाले तपाईंको बच्चालाई स्कूलमा सिक्नका लागि आधार दिन्छ, दुई वा बढी भाषाहरू बोल्दै ग्राजुएट हुने युवाहरूलाई ग्राजुएसन पछि बढी र राम्रा रोजगारका अवसरहरू प्राप्त हुन्छन्।



अधिक जानकारी

यदि तपाईंलाई आफ्नो स्कूलमा उपलब्ध हुने एमएलइ कार्यक्रमहरूबारे बढी जान्न आवश्यक छ भने, तपाईंका प्रश्नहरूको उत्तर दिनका लागि स्कूलको कार्यालयमा मानिसहरू उपलब्ध छन्।

आफ्नो विद्यार्थीका लागि सही एमएलइ कार्यक्रम छनोट गर्ने बारे अतिरिक्त प्रश्नहरू छन् भने वा बढी जानकारी आवश्यक भए, ७२०-४२३-२०४० मा फोन गर्नुहोस्। तपाईंसँग उत्तरसहित सम्पर्क गर्नका लागि हाम्रा द्वैभाषिक स्टाफ उपलब्ध छन्।

एमएलइ अभिभावक विकल्पहरू भिडियो:

<https://bit.ly/2BnoCzB>

एमएलइ हटलाइन

७२०-४२३-२०४०

वेबसाइट

mle.dpsk12.org

डिपिएस एमएलइ कार्यक्रमहरू

अङ्ग्रेजी सिक्किरहेका विद्यार्थीहरूका लागि



DENVER
PUBLIC
SCHOOLS

Discover a World of Opportunity™

डिपिएसमा स्वागत छ!



डिपिएसमा, कक्षाकोठामा हाम्रा विद्यार्थीहरूले ल्याउने थुप्रै विविधतापूर्ण भाषिक र सांस्कृतिक पृष्ठभूमिले हाम्रा स्कूलहरूलाई समृद्ध बनाउँछन्। ती यस्ता सम्पत्ति हुन् जसलाई अङ्ग्रेजी भाषासँग जोडदा, तिनले विद्यार्थीहरूलाई स्कूल र जीवनमै सफलता प्राप्त गर्न मद्दत गर्दछन्। हाम्रा बहुभाषी शिक्षा-वा एमएलइ-कार्यक्रमहरूलाई विद्यार्थीहरूले पढाइ, गणित र विज्ञानजस्ता विषयहरू सिक्दै गर्दा उनीहरूलाई अङ्ग्रेजी भाषा सिक्न मद्दत गर्नका लागि निर्माण गरिएका हुन्।

डिपिएस एमएलइ कार्यक्रमहरूले हजारौं विद्यार्थीहरूलाई स्कूलमा सफल हुनका लागि र कलेज तथा करियरका लागि तयार ग्राजुएट हुन मद्दत गरेको छ – मुख्यधारको कक्षाकोठामा जानु अघि एमएलइ कार्यक्रममा रहेका विद्यार्थीहरूको ग्राजुएसन दर एमएलइ कार्यक्रममा कहिल्यै नबसेका विद्यार्थीहरूको भन्दा बढी पाइएको छ।

एमएलइ कार्यक्रमहरू केके हुन्?

डिपिएस स्कूलहरूमा द्वैभाषिक र दोस्रो भाषाका रूपमा अङ्ग्रेजी गरि दुई प्रमुख किसिमका एमएलइ कार्यक्रमहरू छन्। द्वैभाषिक कार्यक्रमहरू पहिलो भाषा स्यानिस् भएका विद्यार्थीहरूका लागि निर्माण गरिएको हो, र यसमा शिक्षण स्यानिस् र अङ्ग्रेजीमा प्रदान गरिन्छ। डिपिएसमा भएका दुई द्वैभाषिक कार्यक्रमहरू टिएनएलआइ (ट्रान्जिसनल नेटिभ ल्याङ्ग्वेज इन्स्ट्रक्सन) र द्वै/इमर्सन हुन्।

स्यानिस् भन्दा अन्य भाषा बोल्नेहरूका लागि दोस्रो भाषाका रूपमा अङ्ग्रेजी कार्यक्रमहरूको सिफारिस गरिन्छ। अभिभावकका रूपमा तपाईंले आफ्नो बच्चाका लागि एमएलइ कार्यक्रम अभिभावक सहमति फाराम प्रयोग गरेर छनोट गर्नुपर्नेछ, जुन तपाईंलाई रजिस्ट्रेशनका बेला प्रदान गरिनेछ। यदि तपाईंको स्कूलमा एमएलइ सेवाहरू उपलब्ध छैनन् भने, तपाईंको बच्चा एमएलइ जोन स्कूलमा जान सक्छन्। एमएलइ स्कूलहरूका बारेमा बढी जानकारी तपाईंको स्कूलको कार्यालयले दिन सक्छ।

दोस्रो भाषाका रूपमा अङ्ग्रेजी

दोस्रो भाषाका रूपमा अङ्ग्रेजी (इएसएल, एमएलइ-इ पनि भनिने) कार्यक्रममा, तपाईंको बच्चाका सम्पूर्ण कक्षाहरू अङ्ग्रेजीमा शिक्षण गरिन्छ। यस कार्यक्रमका शिक्षकहरूलाई विद्यार्थीहरूले पढाइ, विज्ञान र गणित जस्ता विषयहरू पढि रहँदा उनीहरूलाई अङ्ग्रेजी सिक्न मद्दत गर्नका लागि विशेष रूपमा तालिम दिइएको हुन्छ। मूल भाषा शिक्षकमार्फत तपाईंको स्कूलले तपाईंको भाषामा अतिरिक्त सहयोग पनि प्रदान गर्न सक्छ।

थप, तपाईंको बच्चाले अङ्ग्रेजी भाषा विकास नाम गरेको एउटा ४५ मिनेटको पिरियड पनि पढ्नेछन् जुन अङ्ग्रेजीमा कसरी बोल्ने र लेख्ने बारे बलियो आधार बनाउनका लागि समर्पित छ।

अङ्ग्रेजीलाई दोस्रो भाषाको रूपमा छनोट गर्नका लागि, अभिभावक सहमति फाराममा विकल्प २ छनोट गर्नुहोस्।